

उद्योग मन्त्रालयको

सूचना १

श्री ५ को सरकारले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० को खण्ड (ग) को उपखण्ड (६) को प्रतिवन्धात्मक वाक्यांशको प्रयोजनको लागि देहायबमोजिमको घरेलु उद्योगको उत्पादनमा बिक्रीकर लाग्ने गरी तोकेको छ ।

- १) सबै प्रकारका मदिराहरू (अविकसित क्षेत्रमा स्थापना हुने फलफूलबाट निर्मित मदिरा बाहेक) बियर छ्याङ र कार्बोनाइज्ड हल्का पेयहरू ।
- २) चुरोट, सिगार, बिडी र सूतिबाट बनेका अन्य सामानहरू ।
- ३) चिरानी काठ (सःमिलमा चिरान भएको) ।
- ४) बहुमूल्य ढुंगा, जवाहिरात, कटिड, पोलिसिड ।
- ५) कत्था र टेनिन ।

घरेलु बाहेक अन्य उद्योगहरूको उत्पादनमा लाग्ने बिक्रीकर श्री. व्य. (संशोधन सहित) ऐन, २०३८ बमोजिम नै हुनेछ ।

खण्ड ३६, संख्या ३ मिति २०४३।१।१५ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित बिक्रीकरसम्बन्धी यस मन्त्रालयको सूचना खारेज गरिएको छ ।

सूचना २

श्री ५ को सरकारले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ३ को उपदफा (२) को खण्ड (ग) ले दिएको अधिकार प्रयोग गरी देहायबमोजिमका उद्योगहरू स्थापना गर्न अनुमति लिनु नपर्ने गरी तोकेको छ ।

खाद्य समूह

- | | |
|---|----------------------------------|
| १) खाँडसारी | २) बिस्कुट |
| ३) अदुवा प्रशोधन | ४) कफी प्रशोधन |
| ५) चिया प्रशोधन | ६) फलफूल प्रशोधन |
| ७) दुग्ध प्रशोधन तथा आइसक्रिम
(स्थानीय दूधमा आधारित मात्र) | ८) नुडल्स, माक्रोनी |
| ९) खाद्य प्रशोधन (तेल, घ्यू, चामल
स्थानीय कच्चा पदार्थमा आधारित) | १०) मिनरल पानी, बोतल बन्द पानी । |
| ११) चिज प्रशोधन | १२) मासु प्रशोधन |
| १३) टफी, चकलेट | १४) नन् अल्कोहोलिक विवरज |
| १५) बेकरी | |

(२)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।